

दुल्दै र फिर्दै म पुगि गएँ सुकिया पोखरी ।  
लागेको प्रीति छुट्टै पो आँट्यो छोडिन्छु नोकरी ॥१८०॥

माटाको घैलौ पटककै फुटी फेरि ता नजुट्टने ।  
मायामा माया प्यारीको माया छोडामा नछुट्टने ॥१८१॥

आकाशको चन्द्र राहुले चाप्छ बादल्ले छोप्छ घाम् ।  
स्वप्नमा पनि भुल्दिन प्यारी 'मोहिनी' भन्ने नाम् ॥१८२॥

नजोर्नु प्रीति भुलेर कैल्यै जोरेर नतोड्नु ।  
तोडेर जोर्दा पर्नेछ गाँठो लाएको नछोड्नु ॥१८३॥

प्रीतिको सभा अपारै रैछ म उस्मा प्रहरी ।  
चौथो भाग प्यारी! यत्तिकै लेखेँ आनन्द लहरी ॥१८०॥

### आनन्द लहरी (पाँचौं भाग)

-सुन्दरसिंह मुन्सी

माले र गोरु झाले र गोरु केराम्रो तेस्को सीड् ।  
यो मनै जस्तो त्यो मनै भए पुगदाहौं दार्जीलिड् ॥४॥

उकालो ज्यान्को चप्लेटी दुङ्गा भारिज्यान् बिसौने ।  
तरुनी जति विचित्र देखेँ बोलौदा रिसौने ॥७॥

आजु र मलाइ शीतलु भयो नदीमा नुहाको ।  
कम्बरमा टोक्री हातैमा सिग्रेट क्या राम्रो सुहाको ॥१५॥

नेपालै ज्यान्को सिप्रीकै टीकी मुख धुँदा गैगयो ।  
पन्थ र उन्डैस् क्या जोडी मिल्थ्यो टाढा पो भैगयो ॥१६॥

फुर्के र धागो चूलठी तिम्रो काइँयैले कोरेको ।  
तिमीले होइन हामीले होइन पैसैले गरेको ॥२१॥

बालासन् खोला बाढी है आयो बगायो झिँगटा ।  
कान्ठीको सौगात् सिक्रेटै खाँदा लाग्यो है रिंगटा ॥३१॥

कैलेको झरी कैलेको बादल् कैलेको घाम् पानी ।  
दार्जीलिड् डाँडा उदासै लाग्ने के गर्नु काम् पनि ॥३४॥

सुनार्ले बुन्यो सुनको माला माझीले बुन्ठ जाल् । ६१  
कुखुरे बैंस ज्यानै र जाने तेमैसा हुन्छ काल् ॥६८॥

तुर्सा है खोला भोटेको गाउँ कुकुरै भुकेको ।  
कान्छीको जीवै बाखले कम्मर नितम्ब फुकेको ॥७०॥

आकाशका तारा सक्तिन गन्न हज्जार चौरासी ।  
आठ्रूप्या तलब्मा फुटानि गर्छ गेन्टोकको चप्रासी ॥६२॥

हरियो रुखको पहेलो पात सिन्काले खिल्दैन ।  
हाँसु खेल गरे पीरति मिल्छ जात्, वंश मिल्दैन ॥११४॥

भातै र पाक्यो ज्यान् गुदु गुदु छोपौला पातैले ।  
तिम्रो र हाम्रो हितचित्त मिल्यो के गर्छ जातैले ॥११५॥

खर्साड्को बजार् ऐनाको कोठी झिल्झिली टल्केको ।  
दाम्साड्की केटी सिग्रेटै खान के विघ्न पल्केको ॥१२२॥

वारी है पारी फलाम्को डोरी पार्वति ज्यान्को पुल् ।  
गलामा लाउली सिक्रीको हार कपालमा लाउली फुल् ॥१३१॥

पहेलै पाक्यो क्या बास्ना चल्यो भुइँ भन्नु कटर ।  
फूल् जस्तो जोभान् ज्यू तिम्रो राम्रो दिल् तिम्रो कठोर ॥१४२॥

काली र गाइको त्यो राम्रो बाढी चौरमा खेल्दछ ।  
उमेरको बेला घरबार छैन विरह चल्दछ ॥१५०॥

चाराना गज्को नैनसुत् लुगा मार्किन्को फेटालाइ ।  
हाँसीमा हाँसी नपारे फाँसी यो कुमार केटालाइ ॥१५७॥

टिस्टाको बगर सयलै गर्दा यो कमल् भाँचेको ।  
अल्लरे जोभान् जाइसक्न लाग्यो कैहेलाइ साँचेको ॥१६०॥

दाम्साड्को कोठी नयाँ है कमान् आफूको रैछ घर ।  
सुनैको पिज्जडा मैना है बोल्छ के हो नि तेस्को अर्थ ॥१७४॥

दाम्साड्को कोठी चियाको कमान् छैन् है मेरो घर ।  
सुनैको पिज्जडा मैना है बोल्ने हंस हो तेस्को अर्थ ॥१७८॥

गुलाबी गाला! सुनको माला यो ज्यूलाइ दिन्छयौ कि?  
विरही जानी यो बित्ती मानी मुसुककै हाँस्थयौ कि?॥१८॥

जे हुने भैंगो पीरति रैगो परायि जन्मको साथ।  
तैपनि मेरी! पुरानी प्यारी!! सलाम् छ देउ हात्॥१९॥

## आनन्द लहरी (छैठौं भाग)

—नरवीर तामाङ्

नायक :

बिजुली बत्ती झिली र मिली दार्जीलिङ् शहरमा।  
जेठी र मैले लाएको प्रीति बैंसको रहरमा॥१॥

नायिका :

बाहाना रूप्याँ तलबै खाने गोदाम्को चेटाला।  
बैंसको सुरमा लाएको प्रीति परन्तु के होला॥२॥

नायक :

चरिलाइ थाप्न लीसो है पासो माछालाइ ढिया।  
माया-जाल् अझ बढै गो भने हुन्यैछ बढिया॥३॥

नायिका :

एकैदिन् गन्नु दुवैदिन् गन्नु बिलेछ मैहा दिन्।  
माया र प्रीति बढाउनु छैन सुखै हो एकै छिन्॥४॥

नायक :

नाम् मेरो नरवीर सुन्नुहोस् प्यारी! तामाङ् हो मेरो जात्।  
दिउँसोलाइ भने हाँस् खेलै गर्छु कसोरि काट्नु रात्॥५॥

नायिका :

आमा र बाबु दाज्यू भाइ मेरा भाइ बैहा मेरा सात्।  
जीवन-धन! सुखिया बन तकिया मेरो हात्॥६॥